

विनियोजन ऐन, २०७७



चिचिला गाउँपालिका

संखुवासभा, नेपाल

२०७७

विनियोजन ऐन, २०७७

चिचिला गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

प्रस्तावना: चिचिला गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम चिचिला गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “विनियोजन ऐन, २०७७” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. **आर्थिक वर्ष २०७७/०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७७/०७८ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु २८,७६,१४,४८०।-(अ. अट्टाईस करोड छयत्तर लाख चौध हजार चार सय असि मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/०७८ को निमित्त चिचिला गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये

कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.स.	अनुदान सङ्ख्या	शीर्षकको नाम	चालु खर्च (रु.हजारमा)	पूँजीगत खर्च (रु. हजारमा)	वित्तीय व्यवस्था	जम्मा (रु. हजारमा)
१	२	३	४	५	६	७
१	१	आन्तरिक आय	१५००।-		गाँउपालिका	१५००।-
२	१	प्रदेश सरकार (समानिकरण)	६९९३।-		नेपाल सरकार	६९९३।-
३	१	केन्द्रीय सरकार (वित्तीय समानिकरण)		७३५००।-	नेपाल सरकार	७३५००।-
४	१	केन्द्रीय सरकार (राजस्व बाँडफाँड)	४०७२१.४८।-		नेपाल सरकार	४०७२१.४८।-
५	१	केन्द्रीय सरकार (शसर्त अनुदान)		८६४००।-	नेपाल सरकार	८६४००।-
६	१	प्रदेश सरकार (सवारी साधन करको बाँडफाँड)	२०००।-		प्रदेश सरकार	२०००।-
७	१	केन्द्रिय सरकार (सामाजिक सुरक्षा)		२५०००।-	नेपाल सरकार	२५०००।-
८	१	मौज्जाद तथा अ.ल्या.		७०००।-	गाँउपालिका	७०००।-
९.	१	आन्तरिक श्रोत मौजुदा		२५५००।-	गाँउपालिका	२५५००।-
१०.	१	विशेष अनुदान (केन्द्रीय सरकार)		५०००।-	नेपाल सरकार	५०००।-
११.	२	विशेष अनुदान (प्रदेश सरकार)		१००००।-	प्रदेश सरकार	१००००।-
१२.		जिल्ला समन्वय		४०००।-	जिल्ला	४०००।-
जम्मा:			५१२१४.४८०	२३६४००.००	जम्मा:	२८७६१४.४८०